

2. अनिवार्य नेपाली

Course Content

क्रम संख्या	पाठ	व्याकरण	बोध	अभिव्यक्ति	पाठ्य भार
१.	<u>कविता</u> नेपालै नरहे माधव घिमिरे	<p>अ) नेपाली वर्ण (क्य प ले छ) को पहिचान</p> <p>आ) (क) स्वर (ख) व्यञ्जन उच्चार्य व्यञ्जन वर्णको वर्णाकरण (स्थान, प्रयत्न, घोपत्व र प्राणत्व)</p>	<p>सामाजिक विषय (भाषा, जाति र संस्कृति) सम्बन्धी</p> <p>अनुच्छेदको बोध (प्रदूषण र मानवस्वास्थ्य विषयक) (अनुच्छेदको पठन विषयवस्तु तथा भाषा बोध)</p>	<p>कविताको भावार्थ लेखन</p> <p>सामाजिक / सांस्कृतिक विषयमा अनुच्छेद लेखन</p>	७
२.	<u>कथा</u> छिमेकी गुरुप्रसाद मैनाली	<p>अ) नेपाली अक्षरको पहिचान</p> <p>आ) नेपाली अक्षरका प्रकार (स्व, स्वव्य, व्यस्व, व्यस्वव्य व्यव्यव्य, व्यव्यस्वव्य, व्यव्यव्यस्व)</p> <p>इ) शब्दलाइ अक्षरमा विभाजन</p>	<p>बातावरण र स्वास्थ्यसम्बन्धी</p> <p>अनुच्छेदको बोध (प्रदूषण र मानवस्वास्थ्य विषयक) (अनुच्छेदको पठन विषयवस्तु तथा भाषा बोध)</p>	<p>कथासार लेखन</p>	७
३.	<u>निबन्ध</u> आइमाई साथी श्यामप्रसाद शर्मा	<p>अ) तत्सम र आगान्तुक शब्दको वर्णविन्यासका प्रमुख समस्याक्षेत्र र त्रुटिहरूको पहिचान तथा नीराकरण</p> <p>आ) शब्दवर्गः नाम, सर्वनाम, विशेषण र क्रियाको पहिचान</p> <p>इ) भाष्यिक त्रुटि नीराकरणमा शब्दकोशको प्रयोग र अभ्यास</p>	<p>निबन्धको अनुच्छेदवाट बोध र बुंदाटिपोट</p>	<p>लैटिगक समतासम्बन्धी अनुच्छेद लेखन</p>	८
४.	<u>कथा</u> मधुमालतीको कथा रमेश विकल	<p>अ) लेख्य चिह्नन र तिनको प्रयोगः पूर्णविराम, अर्धविराम, अल्पविराम, कोष्ठ, विकल्पबोधक, प्रश्नविराम, उद्गार, उद्वरण, विस्मयसूचक, निर्देशक र योजक चिह्नको पहिचान र प्रयोग</p> <p>आ) शब्दवर्गः नामयोगी, क्रियायोगी, संयोजक विस्मयादिबोधक र निपातको पहिचान</p>	<p>भूगोलसम्बन्धी अनुच्छेदको बोध र बुंदाटिपोट</p>	<p>पात्रको परिचय लेखन अनुच्छेदमा चिह्नन प्रयोग</p>	८

५.	<p><u>निबन्ध</u></p> <p>भलादमी लभ्मीप्रसाद देवकोटा</p>	<p>नेपाली शब्दको पहिचान, प्रकार र कार्य</p> <p>अ) शब्दको पहिचान</p> <p>आ) शब्दको प्रकार</p> <p>(क) स्रोतको आधार-तत्सम, तदभव (अनुकरणात्मक समेत) र आगन्तुक</p> <p>(ख) संरचनाको आधार-मूल र व्युत्पन्न</p> <p>(ग) रूपायनको आधार-विकारी र अविकारी</p>	<p>निबन्धको मूल विचार र आशयको बोध</p>	<p>- निबन्धको मूल भाव/विचार को प्रस्तुति</p> <p>- निबन्ध लेखन, (सामाजिक, सांस्कृतिक विषयमा आधारित)</p>	७
६.	<p><u>कविता</u></p> <p>हक्कबहादुर दिनेश अधिकारी</p>	<p>क) उपसर्गद्वारा शब्द निर्माण</p> <p>अ) अ, अन, कु, वि, वे, बद, गैर, ना</p> <p>आ) अ, अन, अधि, अनु, अभि, अति, अब, अप, उप, आ, उत, दु, दुरु, दुस, नि, नि:, निर, निस, परा, परि, प्र, प्रति, वि, सम, सु</p> <p>ख) द्वित्व प्रक्रियाद्वारा शब्द निर्माण पूर्ण, अशिक र आपरिवर्तित द्वित्व शब्द निर्माण</p>	<p>शिक्षासम्बन्धी अनुच्छेदको बोध</p>	<p>निर्धारित अनुच्छेदको सङ्क्षेपीकरण</p>	९०
७.	<p><u>उपन्यास</u></p> <p>एक चिह्नान हृष्यकन्द सिंह प्रधान</p>	<p>क) प्रत्ययद्वारा शब्द निर्माण:</p> <p>अ) अकड, अत, अन्त, आइ, आईँ/याइ आउ, आली, आलु, आवट, आहा/याहा, इया,</p> <p>आ) यार, इलो, ई, उवा, ए, एली, ओ, ओट, औली/यौली, ती, पन/पना, ली, ले</p> <p>इ) अक, अन, अनीय, इक, इत, ई, ईन/ईण, ईय, क, तर, तम, तव्य, ता, ति, त्व, मय, मान, वान, य</p> <p>ख) समास: अव्ययीभाव, तत्पुरुष, कर्मधार्य, द्विगु (विग्रह र समास) (उपन्यासको अंशबाट प्रत्यय लागेका व्युत्पन्न शब्दको खोजी गरी थप शब्द निर्माण तथा निर्धारित अंश र अनुच्छेदबाट समस्त शब्दको खोजी</p>	<p>निर्धारित अंशबाट वैदिकियोट र सङ्क्षेपीकरण</p>	<p>पात्र परिचय लेखन</p>	९०

८.	<u>निबन्ध</u> म फूल लिएर आउनेछु सुधा त्रिपाठी	<p>क) समास प्रक्रियाद्वारा शब्द निर्माण - ढन्ड र बहुव्रीहि समास (विश्वर समेत)</p> <p>ख) सन्धि र सन्धिभएका शब्दको पहिचान</p> <p>ग) वाक्यको पहिचान र प्रयोग</p> <ul style="list-style-type: none"> - उद्देश्य र उद्देश्य विस्तार - विधेय र विधेय विस्तार - क्रियाका काल (भूत अभूत) - पक्ष : सामान्य, अपूर्ण, पूर्ण, अज्ञात, अभ्यस्त - क्रियाका भाव : सामान्य, आज्ञा, इच्छा, संभावना र संकेत 	<p>निर्धारित अंशको पठन विषयबोध (निर्धारित अंशको अनुच्छेदबाट बुँदिटोट गरी सङ्क्षेपीकरण)</p>	<p>- सरल वाक्य (उद्देश्य, उद्देश्य विस्तार, विधेय, विधेय विस्तार भएका) मा कैने विषयवस्तु घटना आदिको वर्णन</p> <p>- विभिन्न काल र पक्षको प्रयोग गरी अनुच्छेद लेखन</p> <p>- विभिन्न भावका क्रियाको प्रयोग गरी अनुच्छेद लेखन।</p>	१०	
९.	<u>कविता</u> मानुषी परिजात	पदक्रम	<p>क) सामान्य पदक्रम</p> <p>ख) विशिष्ट पदक्रम (कविताका पडक्रमबाट सामान्य र विशिष्ट पदक्रमको अध्ययन)</p>	<p>बाणिज्य क्षेत्रसँग सम्बन्धित अनुच्छेदको बोध</p>	<p>- निर्धारित कविताको अध्ययनमा आधारित भई कुनै कृतिको पाठक प्रतिक्रिया लेखन</p>	६
१०.	<u>कथा</u> रातभरि हुरी चल्यो इन्द्रबहादुर राई	(क) कारक र विभक्ति	कानुन तथा प्रशासनसँग सम्बन्धित अनुच्छेदको बोध	<p>- सरल र तिर्यक कारकको प्रयोग गरी कैने विषय घटना आदिको वर्णन</p> <p>- विभिन्न कारकको प्रयोग गरी अनुच्छेद रचना</p> <p>- व्यक्तिगत विवरण (बायोडाटा) लेखन</p>	६	

११.	कविता मेरो देश भूपी शेरचन	(क) तदभव र तत्सम शब्दको वर्णनियास (ख) निर्धारित अनुच्छेदबाट तत्सम र तदभव शब्दहरूको पहिचान	समाजशास्त्र सम्बन्धी अनुच्छेदको बोध	- पदपूर्ति सम्बन्धी विज्ञापन लेखन - व्यावसायिक विज्ञापन लेखन	७
१२.	निबन्ध आलु भैरव अर्याल	(क) पद सङ्गति (अ) लिङ्ग (पुलिङ्ग, स्त्रीलिङ्ग) (आ) वचन (एकवचन बहुवचन (इ) पुरुष (प्रथम, द्वितीय, तृतीय) (ई) आदर (आदर, अनादर) (ख) शब्दभण्डार (प्राविधिक, पारिभाषिक शब्दको अध्ययन)	(क) निबन्धको निर्धारित अनुच्छेदको बोध र प्रश्नोत्तर विज्ञान प्रविधिसम्बन्धी अनुच्छेदको बोध	लिङ्ग, वचन, पुरुष, आदर मिलाई सूचना लेखन	८
१३.	कथा शत्रु विश्वेश्वरप्रसाद कोइराला	(क) सरल, संयुक्त र मिश्र वाक्यको पहिचान र प्रयोग (ख) निर्धारित कथाबाट सरल, मिश्र र संयुक्त वाक्यको पहिचान	सञ्चारसँग सम्बन्धित अनुच्छेदको बोध	- टिप्पणी लेखन/ सम्पादकलाई चिह्निलेखन	९
१४.	उपन्यास एक चिह्नान हृदयचन्द्र सिंह प्रधान	वाक्यान्तरण (क) सरचनागत (सरल, मिश्र, संयुक्त) (ख) वाच्यगत (कर्तृ, कर्म, भाव) (ग) कथन (प्रत्यक्ष, अप्रत्यक्ष) (घ) ध्वनीयता (करण अकरण) (ड) वाक्यसंश्लेषण	कथि र वनसम्बन्धी अनुच्छेदको बोध	- निबन्ध (स्वास्थ्य, विज्ञान र प्रविधि नागरिक अधिकार र दायित्व, आर्थिक विकास आदि)	९
१५.	कथा हारजित भवानी भिक्षु	वाक्य संश्लेषण (सरल वाक्यहरूलाई मिश्र वा संयुक्त वाक्यमा संश्लेषण)	कानून, न्याय तथा मानव अधिकारसँग सम्बन्धित अनुच्छेदको बोध	प्रतिवेदन लेखन (गोष्ठी, भ्रमण, घटना आदिको)	१०
१६.	निबन्ध खाद्य सङ्कट र जैविक विविधता डा. तीर्थबहादुर श्रेष्ठ	शब्दभण्डार (प्राविधिक तथा पारिभाषिक शब्द)	ग्रामीण निकाससँग सम्बन्धित अनुच्छेदको बोध	विज्ञान र प्रविधिसँग सम्बन्धित अनुच्छेद लेखन (जैविक विविधता, वातावरण, पुनर्नवीकरणीय ऊर्जा, विद्युतीकरण, आर्थिक विकास)	१०

१७.	एकाइकी नालापानीमा बालकृष्ण सम	- क्रियाका भाव - उत्कृ परिवर्तन - वर्ण र अक्षर	भाषा र साहित्यसंग सम्बन्धित अनुच्छेदको बोध	व्यावहारिक लेखन (सम्बोधना, श्रद्धाङ्गली, वधाइ, शुभकामना)	१०
१८.	कविता कान्धी, भट्टी र देश कृष्ण सेन 'इच्छुक'	क्रियाका काल र पक्ष	इन्जिनियरिङ सम्बन्धी अनुच्छेदको बोध	- पत्रचनन (निवेदन, व्यावसायिक निमन्त्रणा) - विज्ञापन	६
१९.	नटक बहुला काजीको सपना विजय मल्ल	वाक्यका प्रकार वाक्यान्तरण	समाजशास्त्र सम्बन्धी अनुच्छेदको बोध	टिप्पणीलेखन - कानून र नागरिक अधिकार - सञ्चार माध्यम र जिम्मेवारी - जनता, जाति र भाषा	१०

बगुना प्र१नपव्र २०७७

समय: ३ घण्टा

पूर्णाङ्क: १००

उत्तीर्णाङ्क: ३५

प्र.१. कुनै एक प्रश्नको उत्तर दिनु होस् :

५ (१. व्याकरण खण्डबाट)

(क) तल दिइएका वर्णहरूको उच्चारण स्थान र प्रयत्न छुट्टियाउनु होस् :

ग, झ, व, ह, ल

उत्तर: उच्चारण स्थानका आधारमा

वर्ग उच्चारण स्थान

ग कण्ठ्य स्थान

झ वर्त्य/दन्तमूलीय स्थान

व ओप्य स्थान

ह अतिकण्ठ्य स्थान

ल वर्त्य/दन्तमूलीय स्थान

प्रयत्नका आधारमा

वर्ण प्रयत्न

ग सर्पी

झ सर्प, सङ्घर्षी

व अर्धस्वर (अन्तःस्थ)

ह सङ्घर्षी

ल पार्श्वक

(ख) तल दिइएका शब्दको अक्षर संरचना र सङ्ख्या समेत देखाउनु होस् :

स्याल, कलम, अन्याय, विशेषता, आजाकारी

उत्तर:

शब्द	उच्चारण	अक्षर संरचना	अक्षर सङ्ख्या
स्याल	स्याल्	स्, य, आल् (व्य, व्य, स्वव्य)	एक अक्षर
कलम	क+लम्	क, अ, लम् (व्यस्व, व्यस्वव्य)	दुई अक्षर
अन्याय	अन्+न्या+य	अन्, न्या य् (स्वव्य, व्यव्यस्व, व्यस्व)	तीन अक्षर
विशेषता	वि+सेस्+ता	वि, सेस्, ता (व्यस्व, व्यस्वव्य, व्यस्व)	तीन अक्षर
आज्ञाकारी	आग्+र्या+का+रि	आग्, यर्या, का, रि (स्वव्य, व्यस्व, व्यस्व, व्यस्व)	चार अक्षर

प्र.२. शुद्ध गरी पुनर्लेखन गर्नु होस् :

५ (१. व्याकरण खण्डबाट)

जापान, भारत र नेपाल एशिया महादेशमा छन् भन्नु होस् त। भूटान र बड्गलादेश कुन् महादेशमा पर्द्धन् सते कुरा के हो भने यि पनी यही महादेशका मुलुक हुन् ।

उत्तर: जापान, भारत र नेपाल एशिया महादेशमा छन् भन्नु होस् त। भूटान र बड्गलादेश कुन् महादेशमा पर्द्धन् ? सत्य कुरा के हो भने यि पनी महादेशका मुलुक हुन् ।

प्र.३. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गरी लेख्नु होस् :

३ (१. व्याकरण खण्डबाट)

गाउँमा एक जना बुढा रहेछन् । एक दिन उनलाई भेटन अर्का बुढा मान्ये आएछन् तरु भेट हुन सकेन्दछ । गाउँलेहरूले कठै ! विचराले दुख मात्र पाए भनेछन् ।

उत्तर: बुढा = नाम

उन = सर्वनाम

बुढा = विशेषण

तर = संयोजक

कठै = विस्मयादिवोधक

मात्र = क्रियाविशेषण / क्रियायोगी

प्र.४. तलको अनुच्छेदबाट दुईदुईओटा तत्सम र आगान्तुक शब्द खोजी लेख्नु होस् :

२ (१. व्याकरण खण्डबाट)

एक किलो मासु उत्पादन गर्न दस किलो शाकाहारी भोजन खपत हुन्छ अर्थात् एक धनी मांसाहारी मान्द्धेले सागपात, दुध, दही, घिउ जस्ता खाने कुरामा मात्र निर्भर दस जना गरिब शाकाहारीको खाना हसुर्द्ध । के यो शोषण होइन ? ठन्डा दिमागले सोचौं त ।

उत्तर: तत्सम शब्द

आगान्तुक शब्द

उत्पादन

खपत

मांसाहारी

दिमाग

प्र.५. कुनै दुई प्रश्नको उत्तर दिनु होस् :

२×३=६ (१. व्याकरण खण्डबाट)

(क) तलको अनुच्छेदबाट छ ओटा उपसर्ग व्युत्पन्न शब्द र छ ओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी लेख्नु होस् :

दिनभर काम गरेकाले हामी थिकित भई चौतारीमा बसेर आराम गैदै थियौं । जुनेली रात रमाइलो थियो । कसैको मनमा कुभावना तथा बदनियत थिएन । हामीले कसैलाई दुर्वाच्य बोलेका पनि थिएनौं तर अकस्मात् एउटा जँड्याहा हाम्रो छेउमा आयो र हामीलाई आक्रमण गर्ने दुष्प्रयास गय्यो । पहिले त हामी छक्क पन्यौं । किन आक्रमण गर्न लागेको होला भनी जिज्ञासु नजरले हेच्यौं । तर प्रतिकारमा नजत्रिए घाइते हुने डर थियो । हामीले होसियार भएर आफ्नो बचाउ गर्ने निधो गच्यौं ।

उत्तर:	उपसर्ग व्युत्पन्न शब्द	प्रत्यय व्युत्पन्न शब्द
	कुभावना	जुनेली
	वदनियत	रमाइलो
	दुर्कच्च	जँह्याहा
	आक्रमण	घाइते
	दुष्प्रयास	होसियार
	प्रतिकार	बचाउ

(ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नु होस् र द्वित शब्दमा दोहारिएको अंश छुटट्याउनु होस् ।

आपसो जन्मभूमिलाई चुपचाप विदेशीको कृपापात्र बनाउन खोजनेहरूको देश कहिन्त्यै आत्मनिर्भर हुँदैन । आल्टफाल्टु कुरामा अनमोल समय बिताउने मुलुकले अग्र गति लिदैन । आपसी फैफगडाको जालो चटाचट काट्दै अविश्वासका खाडलहरू रातारात पुरेर जब धर्तीपुत्रहरू स्वावलम्बी बन्धन तब जनताको भारयोदयका ढोकाहरू धन्याकधुरुक खुला हुन्छन् । कृपिकान्ति गरेर लहलह बाली भुलाउन सके, पर्पटन क्षेत्रको विकास गरेर नेपालीका हातमा विदेशी मुद्रा छन्छन बजे व्यवस्था मिलाउन सके, स्वदेशी डॉडाकांडामा पाइने अनमोल जडीबुटीले जनस्वास्थ्य र हण अर्थतन्त्र सबल पार्न सके यहाँ न बेरोजगारी रहन्छ न त गरिबी नै । यसका निम्नि केवल दूरदर्शी नैतृत्व र क्रियाशील युवाजोसको खाँचा छ ।

उत्तर:

समस्त शब्द

अनमोल = (जसको मोल गर्न सकिन्दैन)

धर्तीपुत्र = (धर्तीको पुत्र)

जडीबुटी = (जडी र बुटी)

द्वित शब्द

फैफगडा = फगडा + फगडा

चटाचट = चट + चट

रातारात = रात + रात

(ग) तलको अनुच्छेदबाट छ ओटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नु होस् ।

घरेलु अत्यावश्यक सरसामान किन्तु मानिसहरू बजार जान्छन् । बजारको भिडभाडमा कहिलेकाहीं वयोवृद्ध तथा केटाकेटीहरूलाई अप्तेरो पनि हुन्छ । यस्तै हुलमुलमा चोरीको विगविगी हुन्छ भने रक्खाहाहरूले पनि बाटाघाटामा दुःख दिन्छन् । सडक पेटीका व्यापारीले सोकासाङ्का गाउँलेहरूलाई सबकली माल भनी नकली माल बेचेर ठराउन् ।

उत्तर:

घरेलु = (घर + एलु)

वयोवृद्ध = (वयस् + वृद्ध)

हुन्छ = (हु + छ)

कुनै एक प्रश्नको उत्तर दिनु होस् :

(क) तलको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी बाक्य ढाँचा समेत मिलाई पुनर्लेखन गर्नु होस् :

एक दिन एउटा युवक टुँडिखेलमा हिँडि रहेको रहेछ । एउटी युवतीले उसलाई बोलाइछ । युवती त्यो युवक जता जाने हो त्यै जाने रहिछ । उसलाई त्यस युवकले चाहिँ चिनेको रहेनछ । चिनजानपछि त्यस युवकले त्यस युवतीसँग भेटदा सङ्कोच नमानी कुरा गर्न थालेछ ।

उत्तर: एक दिन एउटी युवती टुँडिखेलमा हिंडिरहेकी रहिछ । एउटा युवकले उसलाई बोलाएछ । युवक त्यो युवती जता जाने हो त्यै जाने रहेछ । उसलाई त्यस युवतीले चाहिँ चिनेकी रहिनछ । चिनजानपछि त्यस युवतीले त्यस युवकसँग भेटदा सङ्कोच नमानी कुरा गर्न थालिछ ।

(ख) वाक्य ढाँचा सहित एक वचनलाई बहु वचनमा परिवर्तन गर्नु होस् :

म कक्षा ११ मा पढ्ने विद्यार्थी हुँ । कलेजमा मेरो एक जना मन मिल्दो साथी छ । साथी मलाई माया मात्र होइन सहयोग पनि गर्दै । म दिनहुँ बाटामा उसलाई भेट्दूँ । ऊ पनि सधैँ मलाई भेट्ने प्रयास गर्दै ।

उत्तर: हामी कक्षा ११ मा पढ्ने विद्यार्थी हाँ । कलेजमा हाम्मो एकजना मन मिल्दो साथी छ । साथी हामीलाई माया मात्र होइन, सहयोग पनि गर्दै । हामी दिनहुँ बाटामा उसलाई भेट्दौँ । ऊ पनि सधैँ हामीलाई भेट्ने प्रयास गर्दै ।

प्र.७. कुनै एक प्रश्नको उत्तर दिनु होस् : ६ (१. व्याकरण खण्डबाट)

(क) ले, लाई, बाट, द्वारा, मा र देखि विभक्ति लागेका भिन्न भिन्न कारकको प्रयोग भएका छ ओटा वाक्यमा कुनै घटनाको वर्णन गर्नु होस् ।

उत्तर: शिक्षकले गृहकार्य नवुभाउँदा विद्यार्थीसँग चित्त दुखाए । उनले विद्यार्थीलाई आइन्दा यस्तो नगर्न चेतावनी दिए । विद्यालयबाट घर गएपछि विद्यार्थीले शिक्षकको चेतावनीलाई बास्तै गरेनन् । शिक्षकको चेतावनीलाई बास्ता नगरिंदा विद्यार्थीहरूहारा गृहकार्य गरिएन । विद्यालयमा पुगेका विद्यार्थीलाई शिक्षकले रिसको भौंकमा बेसरी गाली गरे । त्यस दिनदेखि विद्यार्थीहरूले शिक्षकको आज्ञा शिरोपर गरी सबै कुरा मान्न थाले ।

(ख) तलको अनुच्छेदका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नु होस् :

मेरो बहिनी पोखराको मणिपाल कलेजमा डाक्टरी पढ्दै । मेरी भाइ चाहिँ सात कक्षामा पढ्देछ । तपाईँ पोखरा जान्छन् ? जाने भए हिँदू । म पनि बहिनी भेट्न पोखरा जाई छ । हामी दुवै संगै जालास् ।

उत्तर: मेरी बहिनी पोखराको मणिपाल कलेजमा डाक्टरी पढ्दै । मेरो भाइ चाहिँ सात कक्षामा पढ्दै । तपाईँ पोखरा जानुहुन्छ ? जाने भए हिँदू नहुन्छ । म पनि बहिनी भेट्न पोखरा जाई छ । हामी दुवै संगै जाओला ।

प्र.८. कुनै दुई प्रश्नको उत्तर दिनु होस् : ४×२=८ (१. व्याकरण खण्डबाट)

(क) तलका जटिल वाक्यहरूलाई आठ ओटा सरल वाक्यमा छुट्टायाउनु होस् :

तपाईलाई सूर्योदयको दृश्य हेर्ने मन छ भने नगरकोट जानु होस् । नगरकोटबाट सूर्योदय राम्रारी हेर्न पाइन्छ भने वरपरको दृश्य पनि देखिन्छ । जुन मान्छेले नगरकोटको भ्रमण गर्दै उसले सूर्योदयको दृश्य हत्तपत्त विसैदैन । नगरकोटले पर्यटन व्यवसाय बढाएको छ र स्थानीय मानिसहरूका लागि आय आजनको बाटो पनि खुलाएको छ ।

उत्तर: (१) तपाईलाई सूर्योदयको दृश्य हेर्ने मन छ ?

(२) यदि सूर्योदय हेर्न हो भने तपाई नगरकोट जानु होस् ।

(३) नगरकोटबाट सूर्योदय राम्रारी हेर्न पाइन्छ ।

(४) नगरकोटबाट वरपरको दृश्य पनि देखिन्छ ।

(५) मान्छेले नगरकोटको भ्रमण गर्दै

- (६) मान्धेले सूर्योदयको दृश्य हत्तपत्त विसर्दैन ।
 (७) नगरकोटले पर्यटन व्यवसाय बढाएको छ ।
 (८) नगरकोटले स्थानीय मानिसहरूका लागि आय आर्जनको बाटो पनि खुलाएको छ ।
 (ब) आवश्यक कुरा थपघट गरेर तलका वाक्यहरूलाई वाच्य परिवर्तन गरी पुनर्लेखन गर्नु होस् :

सप्ताहान्तमा साथीहरूसँग सहर गइन्छ । सहरमा सिनेमा हेरिन्छ । दुई चार दिन त्यहीं बसेर रमाइलो गरिन्छ । आफूलाई चाहिने सामान किनन्छ । अर्को हप्तातिर मात्र घर फिरिन्छ । सहरका रमझमबारे घरमा बेलीविस्तार लगाएर सुनाइन्छ । सानो यात्रा वृत्तान्त लेखेर पत्रिकामा पनि छपाइन्छ । अर्को सप्ताहान्त कसरी मनाउने भन्ने विषयमा पुनः सोच्छु ।

उत्तर: सप्ताहान्तमा साथीहरूसँग सहर जान्छ । सहरमा सिनेमा हेर्दू । दुईचार दिन त्यहीं बसेर रमाइलो गर्दू । आफूलाई चाहिने सामान किन्छ । अर्को हप्तामात्र घर फिर्दू । सहरका रमझमबारे घरमा बेलीविस्तार लगाएर सुनाउँछ । सानो यात्रा वृत्तान्त लेखेर पत्रिकामा पनि छपाउँछ । अर्को सप्ताहान्त कसरी मनाउने भन्ने विषयमा पुनः सोच्छु ।

(ग) तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नु होस् :
 चराले आफ्नो गुँड आफै बनाउँछ । मुसाले आफू बस्ने प्वाल आफै खन्छ । मूक प्राणीहरू आफ्नो आश्रय स्थल आफै बनाउँछन् । चेतनशील मानव हामीले आफ्नो देश आफै बनाउनु पर्दै ।

उत्तर: जसरी चराले आफ्नो गुँड आफै बनाउँछ, मुसाले आफू बस्ने प्वाल आफै खन्छ र मूक प्राणीहरू आफ्नो आश्रय स्थल आफै बनाउँछन्, त्यसरी नै चेतनशील प्राणी हामी मानवले आफ्नो देश आफै बनाउनु पर्दै ।

प्र.९. तलका अनुच्छेदहरू पढी सोधिएका प्रश्नहरूको उत्तर लेजु होस् : १० (२. बोध खण्डबाट)

वातावरण भन्नाले त्यस्तो प्राकृतिक प्रक्रिया (कृत्रिम प्रक्रिया पनि) हो जसले कुनै पनि ठाउँको उन्मुक्त दृश्यको निर्माण गरेको हुन्छ । जस्तै: पसलको वातावरण भन्नासाथ बेच्न राखिएका विभिन्न सामानहरूको दृश्यका साथै बेच्ने तथा किन्ने मानिसहरूको तस्विर हाम्रो मस्तिष्कमा तयार हुन्छ । त्यसै गरी स्कुलको वातावरण भन्नाले पढ्ने, पढाउने शिक्षक तथा विद्यार्थी, कक्षाकोठाहरू, कुर्सी, टेबुल, कालो पाटी, किताब, कलम, खेल मैदान आदिको बोध हुन्छ । त्यसै गाउँको वातावरण भन्नाले साधारणतः थोरै मानिस, माटाले पोतेका थोरै घर, वरिपरि गाईभैंसी र भेडाबाद्धा बाँधेको, हाँस कुखुरा पालेको, दाउरा धाँस तथा परालको थुपो, अलि पर खोला, इनार वा कुवा आदिको फलक र सहरी वातावरण भन्नासाथ चिल्ला सडक, उज्यालो बिजुली बत्ती, सुकिला लुगा लगाएका मानिस, मोटर गाडी गुडेको, उद्योग कल कारखाना र त्यसबाट निस्केको धुवाँको मुस्लो, राम्रा तथा अग्ला घरहरू आदिको फलक जस्ता कुरा बुझिन्छन् ।

ससरी 'वातावरण' शब्दको प्रयोग थोरै अर्थमा भए पनि यो खास गरि यस अन्तर्गत खोलानाला, हावापानी, माटो, ढल, ताल, सागर, महासागर, मरुभूमि, वनजङ्गल, हिमाल आदि पर्दछन् ।

वातावरण खास गरि सजीव र नीर्जीव दुई आधारभूत तत्त्वहरू मिली बनेको हुन्छ । नीर्जीव तत्त्व भन्नाले धाम वा ऊर्जा, हावा, पानी माटो तथा जीवलाई आवश्यक पर्ने तत्त्वहरू बुझिन्छन् । सजीव तत्त्व भन्नाले सूक्ष्म जीवाणुदेखि ठूलूला जनावरका साथै बोट विहवा जस्ता पृथ्वीका सम्पूर्ण प्राणी तथा बनस्पतिहरूलाई बुझिन्छ । नीर्जीव तत्त्वहरूको निश्चित समानुपातिक संरचनाका आधारमा निश्चित वातावरण तयार भएको हुन्छ । त्यही

वातावरण अनुसार सजीवहरूको सृष्टि हुन्छ । त्यसै कारण सजीव र उसको बरपरको वातावरण वा नीर्जिव तत्त्वहरू वीच अदृश्य वा अप्रत्यक्ष किसिमको घनिष्ठ अन्तरसम्बन्ध भई रहन्छ । यही अन्तरसम्बन्धलाई पारिस्थितिक प्रणाली भनिन्छ । यस किसिमको पारिस्थितिक प्रणालीको अध्ययन गर्ने शास्त्रलाई पारिस्थितिकी शास्त्र भनिन्छ ।

प्रश्नहरू :

- वातावरण भनेको के हो ?
- गाउँ र सहरको वातावरणमा के फरक छ ?
- वातावरणका सजीव र नीर्जिव तत्त्वहरू को कै हुन् ?
- पारिस्थितिक प्रणालीले कस्तो अन्तरसम्बन्धको अध्ययन गर्दछ ?
- 'समानुपातिक' र 'पारिस्थितिक प्रणाली' को अर्थ लेख्नु होस् ।

प्र.१०. तलको अनुच्छेद पढी मुख्यमुख्य पाँच बुँदा टिपोट गर्नु होस् : ५ (२. बोध खण्डबाट)

कवि सष्टा हो, उ सृष्टि गर्दछ । सय पङ्कितमा लेख्दा पनि जुन कुरा भन्न सकिन्दैन, कविले त्यसलाई एकै पङ्कितमा अफ राम्ररी भन्न सक्छ । प्रभातका एकै किरणमा सारा रड र रूपको कस्तो रमाइलो ढोका उद्धन्छ । एकै धर्के प्रिया मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ । आमाको एउटै काखमा आशीर्वादका अनन्त फुलहरू फकिन्दून् । सष्टाको कलाको तेस्रो आँखाले अर्कै रूप र अर्कै अभिप्राय देखदछ । एकजना अन्तरिक्ष यात्रीले भनेका थिए-यहाँबाट मैले सृष्टि सौन्दर्यको जो विचित्र रड र आभा देखेको छु, त्यसको वर्णन म गर्न सकिन्तन, यसका निम्ति त कवि नै चाहिन्छ । सृष्टिमा जे-जति छ, त्यति नै यति विचित्र छ कि त्यसको भाषा पाइन्दैन, परन्तु कविका विचित्र वाणीमा त्यसको महिमा मुखिरित हुन्छ । वैशाखी रातमा कुहुकुहु गर्दै कोइली मानीं विस्मय र आश्चर्यमय भई पखेटा खोलेर उडे भै उड्छे र वसन्तलाई बोलाउँछे । विहानी पछि सूर्यका किरणहरू जसरी छिरविराएर आउन थाल्दून्, त्यसरी नै धोबिनी चरीका कलकाठबाट उसका चिरिवर वाणीहरू चिरिविरिन थाल्दून्- जहाँ अरु एक शब्द पनि बोल्न सक्तैनन्, कवि त्यहाँ सहस्र सुन्दर, सहस्र सरल शब्द बोल्न सक्तैदू ।

प्र.११. कुनै एक प्रश्नको उत्तर लेख्नु होस् : ५ (३. व्यावहारिक लेखन खण्डबाट)

- आफ्नो घरमा एउटा टेलिफोन लाइन जडान गरिरिदैन अनुरोध गर्दै स्थानीय दूर सञ्चार कार्यालयलाई सम्बोधन गरी एउटा निवेदन लेख्नु होस् ।
- भाडापखालाबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी विषयलाई समेटी स्थानीय स्वास्थ्य केन्द्रले तयार पार्ने एउटा सूचना लेख्नु होस् ।

प्र.१२. आफ्नो विद्यालयमा सम्पन्न वार्षिकोत्सव कार्यक्रमका सबै कुरा समेटी १५० शब्दसम्मको एउटा प्रतिवेदन तयार पार्नु होस् । ५ (३. व्यावहारिक लेखन खण्डबाट)

अथवा

बद्दो महँगी शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नु होस् ।

(३. व्यावहारिक लेखन खण्डबाट)

प्र.१३. तल दिइएका मध्ये कुनै एक शीर्षकमा निबन्ध लेख्नु होस् : १०

(३. व्यावहारिक लेखन खण्डबाट)

- मेरो पृथ्वी : मेरो देश
- नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको भूमिका
- मेरो जीवनको लक्ष्य

प्र.१४. एक विहान उपन्यासको तल दिइएको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनु होस् :

१० (४. कृति खण्ड (क) उपन्यासबाट)

“त्यसो भए डर लाग्दो कुरा छ बाबु ! अब कहिलै नबोलाउनु ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही विरामीलाई मुफतमा हेरि दिएका पनि छैनन् ।” सशङ्कित भावमा अष्टनारानले भने ।

वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिवनारानको हृदयमा पनि शड्काको बीजारोपण भयो तापनि आपत्तमा काम दिएको हुनाले उनको गरिबीले त्यो शड्कलाई जिउन दिएन । यसैले शिवनारानले आप्ना पिताज्यू अष्टनारानलाई सम्भाएर भने- “डाक्टर गोदत्त प्रसाद सायद अगि खरावै थिए होलान्, तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।”

प्रश्नहरू:

(क) माथिको प्रथम अनुच्छेदमा गोदत्त प्रसादको चरित्रबारे गरिएको आशड्का कस्तिको उचित छ ? तर्क सहित लेख्नु होस् । ५

(ख) माथिको दोस्रो अनुच्छेदमा व्यक्त गरिएको भनाइ अनुसार गोदत्त प्रसादमा परिवर्तन आएकै हो त ? उपन्यासका आधारमा स्पष्ट पार्नु होस् । ५

प्र.१५. कुनै दुई प्रश्नको उत्तर दिनु होस् :

२५५=१०

(क) तलको कवितांश पढी सोधिएका प्रश्नहरूको एक/दुई बाब्यमा उत्तर दिनु होस् :

(४. कृति खण्ड (ख) कविताबाट)

जहाँ

हरिया हरिया पहाडका फरिया

अलिक तल सारेर

निर्मल, स्वच्छ र न्यानो घाममा

हिमालले सधैँ ढाड सेकेको हुन्छ

म जति टाठा भए पनि त्यो मेरो देश

सधैँ मेरो मनले

सपनामा पाइला टेकेको हुन्छ

प्रश्नहरू :

(१) यस कवितामा कस्तो बातावरणको चित्रण छ ?

(२) यस अंशमा ‘हरियो फरिया’ भनेर केलाई भनिएको छ र त्यस्तो फरिया कसले लगाएको छ ?

(३) ‘हिमालले सधैँ ढाड सेकेको हुन्छ’ भन्नुको तात्पर्य के हो ?

(४) मनले सपनामा पाइला टेक्नु भनेको के हो ?

(५) यस अंशमा भनिएको मुख्य कुरा के हो ?

(ख) तलको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस् :

(४. कृति खण्ड (ग) कथाबाट)

“यो सबै सङ्गत गुनको फल । ठूलाबडाको सङ्गतको विष त महामारी फैले भैं पो फैलन्छ त । यसले हामीजस्ताको त प्राणै चुस्छ । त्यो घरको हावाबाट जति सम्यो परे राख भन्यो, मानिनौ तिमी ।”

“यो क्या, छोटाहरूको छिमेक रे, हाम्रो दिदीआमाले भन्या । यहाँका छोटाहरूको सङ्गतले म विशिर्णै रे क्या, त्यसैले हामी घर सरेको ।”

प्रश्नहरू :

- (१) माथिका भनाइ कसकसका हुन् ?
- (२) माथिका पहिलो र दोस्रो उद्घरणमा बत्ताको दृष्टिकोणमा के भिन्नता छ ?
- (३) 'द्लाबडाको सङ्घगतको विष त महामारी फैलिए भई पो फैलिन्छ त' भन्नुको तात्पर्य के हो ?
- (४) दिवीआमाको व्यवहारका कारण बाल्प्रेममा बाधा पुगेको छ भन्ने कुराप्रति तपाईं सहमत हुनुहुन्छ ? हुनुहुन्छ भन्ने किन ?
- (५) छोटा र बडाको समाज नहनका लागि के हुनुपर्ला ?
- (६) तलको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनु होस् :

(४. कृति खण्ड (घ) निबन्धबाट)

"कस्तो विचित्रता, आलु खाए पनि मान्छे खाएको कुरा सकार्न सक्दैन । सायद यसैले होला 'आलु खाएर पेडाको धाक' लगाउने चलन चलेको । उसिनाको भात हसुरेर मसिनाको भुजा ज्युनार गरै भन्नेदेखि लिएर बम पडकाई शान्तिको अभियान चलाएको भन्नेसम्म दर्जा-दर्जाका धक्कुबाजहरू संसारमा पाइन्छन् । वास्तवमा यी सबै आलु खाएर पेडाको धाक लगाउने हुन्, अर्थात् कर्मले गरेको नीचतालाई धाकले ढाक्नु आलुबादको धार्मिक पक्ष हो, जो बिसौं शताब्दीका प्रत्येक व्यक्तिले पालन गर्ने पर्दै ।"

प्रश्नहरू :

- (क) मान्छेले आलु खाएर पनि खाएँ भन्न नसक्नुको कारण के हो ?
 - (ख) आलु खाएर पेडाको धाक लगाउनेहरू कस्ता हुन्छन् ?
 - (ग) आलुबादको धार्मिक पक्ष के हो ?
 - (घ) भैरव अर्यालिको बिसौं शताब्दीका मान्छेलाई हेर्ने यस दृष्टिकोणप्रति तपाईंको के प्रतिक्रिया छ ?
 - (ङ) माथिको अनुच्छेदमा कसलाई व्यङ्ग्य गरिएको हो ?
- प्र. १६. शत्रु हुँदै नभएको मान्छे हुन्छ कि हुँदैन ? शत्रु कथाका आधारमा आफ्नो प्रतिक्रिया लेख्नु होस् ।

५ (४. कृति खण्ड (ग) कथाबाट)

Exam Questions**१. व्याकरण खण्ड**

१. कुनै एक प्रश्नको उत्तर दिनु होस्:

५

- (क) तल दिइएका वर्णहरूको उच्चारण प्रयत्न र घोषत्व चिनाउनु होस्;

[प्र.न.१(क), २०६८]

ख, ङ, च, ह, व ।

उत्तर: उच्चारण प्रयत्न

घोषत्व

ख - स्पर्शी

ख - अधोष

ङ - नासिक्य

ङ - सधोष

च - स्पर्शसङ्घर्षी

च - अधोष

ह - सङ्घर्षी

ह - सधोष

व - अन्तःस्थ

व - सधोष

(ख) तल दिइएका शब्दको अक्षर संरचना र सङ्ख्या समेत देखाउनु होस्।

फलभली, घोष, आज, अभिव्यक्ति, औचित्यपूर्ण। [प्र.नं.१(ख), २०६८]

उत्तर:

शब्द उच्चारण अक्षरसंरचना

फलभली फल-भ-लि भअल, भआ, लइ
(व्यस्वव्य, व्यस्व, व्यस्व)

घोष घोष घोष घओष (व्यस्वव्य)

आज आ-ज आ, ज्ञ आ, ज्ञ (स्व, व्यस्व)

अभिव्यक्ति अ-भि-व्यक्-ति अ, भइ, व्यअक, तइ

औचित्यपूर्ण औ-चित्-त्य-पुर-न अउ, चहत, त्यअ, पउर, नअ

(स्व, व्यस्वव्य, व्यव्यस्व,
व्यस्वव्य, व्यस्व)

२. शुद्ध गरी पुनर्लेखन गर्नु होस्।

तेस्तै भाषाको देखमा लब्जको दशा हुन्छ कोही कोही शब्दहरु दुब्ला पातला भएका छन्। तिनीहरुको प्राचीन महत्त्व उडेको छन्। [प्र.नं.२, २०६८]

उत्तर: त्यस्तै भाषाको देखमा लब्जको दशा हुन्छ, कोही कोही शब्दहरु दुब्ला पातला भएका छन्। तिनीहरुको प्राचीन महत्त्व उडेको छ।

३. तलको अनुच्छेदमा रेखाइक्न गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नु होस्।

भित्र हेर्न छाडेर बाहिरको विचार गर्नासाथ तिमी साहित्य देखमा गल्लीको बोके भलादमी बनि पो हालद्वौ। [प्र.नं.३, २०६८]

उत्तर: छाडेर = क्रियाविशेषण

विचार = नाम

साथ = क्रियाविशेषण

बोके = विशेषण

पो = निपात

हालद्वौ = क्रियापद

४. तलको अनुच्छेदवाट दुई दुईओटा तत्सम र आगन्तुक शब्द खोजी लेख्नु होस्।

सङ्कको साम्राज्य भेरो निरपानी रडगको सुन्दर शान्त र शालीन आलु घोडालाई आफ्नो भ्रयानक पाढ्याले किच्चै मोटर अघि बढ्यो, अनि भेरो कानमा आवाज आयो।

[प्र.नं.४, २०६८]

उत्तर: तत्सम शब्द

आगन्तुक शब्द

सुन्दर, शान्त

भलादमी, आवाज

५. कुनै दुई प्रश्नको उत्तर दिनु होस्:

२×३=६

- (क) तलको अनुच्छेदबाट छ ओटा उपसर्ग व्युत्पन्न शब्द र छ ओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी लेख्नु होस्:

जैविक विविधताले मानवीय शान्तिमा मात्र होइन, उसका सामाजिक गतिविधिमा पनि प्रशस्त प्रभाव पारेको छ । अपराध र घृणित दुष्कर्मप्रति प्रतिबद्ध किपय बैझमान सञ्चालकहरूले स्वदेशी सिपालु हातलाई भन्ना विदेशमा निर्मित वस्तुलाई बढी प्रयोग गर्न थालेका छन् ।

[प्र.नं.५(क), २०६८]

उत्तर: उपसर्ग व्युत्पन्न शब्द

प्रत्यय व्युत्पन्न शब्द

प्रभाव, अपराध, दुष्कर्म

जैविक, मानवीय, सामाजिक,

प्रतिबद्ध, सञ्चालक, विदेश

घृणित, स्वदेशी, सिपालु

- (ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित्व शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नु होस् । द्वित्व शब्दमा दोहोरिएको अंश छुट्याउनु होस् ।

चारकोसे भाडीमा लामपुच्छे मात्र होइन चौपाया पनि प्रशस्त छन् । हिजोआज, हृष्टपुष्ट, कामचोर पनि भेटिन्दून् । तसर्थ, छिटोछिटो भातसात कपाकप खाएर अरूसर्गे भैफगडा नगरी मरमसला बोकेर आफै नाममा लाग्नुपर्दछ ।

[प्र.नं.५(ख), २०६८]

उत्तर: समस्त शब्द

द्वित्व शब्द

लामपुच्छे - लामो पुच्छर भएको

भातसात - भात-भात

हिजोआज - हिजो र आज

भैफगडा - भगडा-फगडा

कामचोर - कामका निम्नि चोर

मरमसला - मसला-मसला

- (ग) तलको अनुच्छेदबाट छओटा सन्धियुक्त शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नु होस् ।

अपाङ्ग व्यक्तिले हिमालय चडेर, विद्यालयमा पढेर राष्ट्रा सूक्षि अनूदित गर्ने छन् । सदैव हामीले मतैक्य भएर ती देवर्पितुल्य प्रत्येक प्रतिभालाई स्वागत गरी परोपकारको पाठ पढाउनुपर्छ ।

[प्र.नं.५(ग), २०६८]

उत्तर: अपाङ्ग - अप + अङ्ग

हिमालय - हिम + आलय

अनूदित - अनु + उद् + इत्

सदैव - सदा + एव

मतैक्य - मत + ऐक्य

प्रत्येक - प्रति + एक

६. कुनै एक प्रश्नको उत्तर दिनु होस् ।

(क) तलको वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नु होस् ।

मेरी काकीको छोरी काठमाडौं बस्दै । ऊ कलेजमा पढ्दछन् । ऊ मेहनती हुनुहुन्छ । उसकी बहिनी पनि त्यहीं सँगै बसेर पढ्दछ । उनीहरू राम्रो श्रेणीमा उत्तीर्ण हुन्छ ।

[प्र.नं.६(क), २०६८]

उत्तर: मेरा काकाकी छोरी काठमाडौं बस्तिहै । उनी कलेजमा पढ्दछिन् । उनी मिहनती छिन् । उनकी बहिनी पनि त्यहीं सँगै बसेर पढ्दछिन् । उनीहरू राम्रो श्रेणीमा उत्तीर्ण हुन्छन् ।

(ख) तलको अनुच्छेदमा प्रयुक्त सबै कियापदलाई सामान्य भूतकालमा परिवर्तन गरी पुनर्लेखन गर्नु होस् ।

म सौराहा जान्छु । मलाई त्यो ठाउँ राम्रो लाग्छ । म त्यहीं पुराना साथी भेट्छु । साथीहरूले मलाई उपहार दिन्छन् । ती उपहार लिएर म घर फर्कन्छु ।

[प्र.नं.६(ख), २०६८]

उत्तर: जान्छ— गएँ, लाग्छ— लाग्यो, भेट्छु— भेटै, दिन्छन्— दिए, फर्कन्छु— फकै ।

७. कुनै एक प्रश्नको उत्तर दिनु होस् ।

(क) वाक्य ढाँचासहित एकवचनलाई बहुचन र बहुचनलाई एकवचनमा परिवर्तन गर्नु होस् :

कालो चराहरू आकाशमा उडें । सिकारीले गुलेली ताक्यो । कमिलाले सिकारीको खुट्टामा टोकिदियो । ऊ छटपटायो । बन्दुक पढ्क्यो । चराहरू भागे ।

[प्र.नं.७(क), २०६८]

उत्तर: कालो चरो आकाशमा उड्यो । सिकारीहरूले गुलेलीले ताके । कमिलाले सिकारीको खुट्टामा टोकिदिए । उनीहरू छटपटाए । बन्दुकहरू पढ्के । चरो भाग्यो ।

(ख) 'ले, लाई, बाट ढारा, मा, देखि' विभक्ति प्रयोग गरी ओटा वाक्यमा आफ्नो विद्यालयको बयान गर्नु होस् ।

[प्र.नं.७(ख), २०६८]

८. कुनै दुई प्रश्नको उत्तर दिनु होस् ।

२×४=८

(क) तलका वाक्यमा रहेका उद्देश्य र विधेय पहिचान गरी लेख्नु होस् ।

(अ) दिदीआमाबाट घेरिएकी गैरी शङ्करलाई भेट्न चाहन्थी ।

(आ) एकै छिनमा आउने भनी गएको केटो दुर्घटना वितिसकदा पनि आएन ।

(इ) मेहनती विद्यार्थी राम्ररी पढ्दछ ।

(ई) विद्यार्थी आए ।

[प्र.नं.८(क), २०६८]

उत्तर:

उद्देश्य

विधेय

गैरी

चाहन्थी

केटो

आएन

विद्यार्थी

पढ्दछ

विद्यार्थी

आए

(ख) आवश्यक कुरा थपघट गरी तलका बाक्यहरूलाई वाच्य परिवर्तन गरी पुनर्लेखन गर्नु होस्:

नेपालले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरेको छ। यसका लागि स्वदेश विदेशमा कार्यक्रमहरू गरिदै छन्। पर्यटकलाई स्वदेश भित्राइदैछ। उनीहरूको चाहना अनुरूप खानेकुरा होटेलहरूले तयार गरेका छन्। यस अधि पनि पर्यटन वर्ष मनाइयो। प्रशस्त सरकारी बजेट खर्च गरियो, पत्रपत्रिकामा प्रचारप्रसार गरियो। हामी पर्यटन वर्षलाई सफल बनाउने छौं। [प्र.नं.८(ख), २०६८]

उत्तर: नेपालद्वारा सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरिएको छ। यसका लागि स्वदेश विदेशले कार्यक्रमहरू गर्दैछन्। पर्यटकहरू स्वदेश भित्रिए छन्। उनीहरूको चाहना अनुरूप खानेकुरा होटेलहरूद्वारा तयार गरिएका छन्। यसअधि पनि पर्यटन वर्ष मनाइयो। प्रशस्त सरकारी बजेट खर्च गन्याँ, पत्रपत्रिकामा प्रचारप्रसार गन्याँ। हामीबाट पर्यटन वर्ष सफल बनाइने छ।

(ग) तलको बाक्यलाई एउटै बाक्यमा संश्लेषण गर्नु होस्:
मेरो विद्यालय गाउँको सिरानमा छ। त्यहाँको वातावरण शान्त छ। त्यहाँ अनुशासनलाई प्राथमिकता दिइएको छ। त्यहाँ नियमित पढाइ हुन्छ। [प्र.नं.९(ग), २०६८]

उत्तर: नियमित पढाइ हुने र शान्त वातावरण भएको अनि अनुशासनलाई प्राथमिकता दिइएको मेरो विद्यालय गाउँको सिरानमा छ।

कुनै एक प्रश्नको उत्तर दिनु होस्।

(क) तल दिइएका वर्णनहरूको उच्चारण स्थान र प्रयत्न छुट्ट्याउनु होस्: [प्र. नं. १(क), २०६९]

घ, च, न, स, ह।

उत्तर: वर्ण उच्चारण स्थान उच्चारण प्रयत्न

घ	कण्ठ्य	स्पर्शी
---	--------	---------

च	वत्स्य	स्पर्श सङ्घर्षी
---	--------	-----------------

न	वत्स्य	नासिक्य
---	--------	---------

स	वत्स्य	सङ्घर्षी
---	--------	----------

ह	अतिकपड्य	सङ्घर्षी
---	----------	----------

(ख) तल दिइएका शब्दको अक्षर संरचना र सङ्ख्या समेत देखाउनु होस्:

देश, विज्ञान, ऋषि, गुरुत्वाकर्षण, चिनारी। [प्र. नं. १(ख), २०६९]

उत्तर:

शब्द	उच्चारण	अक्षर संरचना	अक्षर सङ्ख्या
------	---------	--------------	---------------

देश	देस्	दैस् (व्यस्वव्य)	एक अक्षर
-----	------	------------------	----------

विज्ञान	विग्न+ग्नान्	बृङ्, ग्न्यान्	दुई अक्षर
---------	--------------	----------------	-----------

ऋषि	रि + सि	(व्यस्वव्य, व्यव्यस्वव्य)	दुई अक्षर
-----	---------	---------------------------	-----------

गुरुत्वाकर्षण	गु+स्त+त्वा+	गृ॒, र॒त्, त॒व्या,	पाँच अक्षर
---------------	--------------	--------------------	------------

	कर+सण्	कृ॒अर्, सृष्ट॑	
--	--------	----------------	--

		(व्यस्व, व्यस्वव्य, व्यव्यस्व,	
--	--	--------------------------------	--

		व्यस्वव्य, व्यस्वव्य)	
--	--	-----------------------	--

चिनारी	चि+ना+रि	चृ॒, न॒आ, र॒ह	तीन अक्षर
--------	----------	---------------	-----------

		(व्यस्व, व्यस्व, व्यस्व)	
--	--	--------------------------	--

१०. शुद्ध गरी पुनर्लेखन गर्नु होस् : ५
 मनोहर गम्म परे । धन र भाग्यको स्वीकृति गाउँमा उनके छ । उत्साहसाथ भने - होइन उत्तराहे घुरहु महतोको दाँतले काम दिन छोड्यो की, उहाँलाई देखिनै बोलाएका छिनौ ? [प्र. नं. २, २०६९]
- उत्तर: मनोहर गम्म परे । धन र भाग्यको स्वीकृति गाउँमा उनके छ । उत्साहसाथ भने, "होइन, उत्तराहे घुरहु महतोको दाँतले काम दिन छोड्यो कि, उहाँलाई देखिनै बोलाएका छैनौ ?"
११. तलको अनुच्छेदबाट रेखाइकन गरिएका पदको शब्दवर्ग पहिचान गरी लेख्नु होस् : ३
 मानिस प्रकृतिकै उपज भए पनि सभ्यताको उपा कालदेखि तै बाँचनका निम्न प्रकृतिसँग निरन्तर सङ्घर्ष गर्दै आएको छ । [प्र. नं. ३, २०६९]
- उत्तर: मानिस = नाम
 सभ्यताको = विशेषण
 तै = निपात
 सँग = नामयोगी
 निरन्तर = क्रियायोगी
 आएको छ = क्रियापद
१२. तलको अनुच्छेदबाट दुई दुई ओटा तत्सम र आगन्तुक शब्द खोजी लेख्नु होस् । २
 कुनै समाचार वा सूचना एक ठाउँबाट अको ठाउँमा पठाउने काम सञ्चार हो अनि विश्वको कुनै पनि कुनामा घटेको घटनाका बारेमा विश्वभर जानकारी गराई दिने रेडियो, टेलिशिजन, इन्टरनेट, समाचार पत्र आदि सञ्चारका माध्यम हुन् । [प्र. नं. ४, २०६९]
- उत्तर: तत्सम शब्द आगन्तुक शब्द
- | | |
|---------|----------|
| सूचना | रेडियो |
| सङ्घर्ष | इन्टरनेट |
१३. कुनै दुई प्रश्नको उत्तर दिनु होस् : २X३=६
 (क) तलको अनुच्छेदबाट रेखाइकत शब्दहरूको निर्माण प्रक्रिया देखाउनु होस्:
 खगोल विज्ञान विश्व वैज्ञानिक इतिहासमा प्राचीन विज्ञानका रूपमा स्थापित छ । अहिले खगोल विज्ञानका क्षेत्रमा धैरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त भइ सकेका छन् । यसतरफ्को वैज्ञानिक अध्ययन अहिले जात ब्रह्माण्डीय पिण्डभन्दा अज्ञात ग्रह तथा पिण्डको रहस्य खोल्न लक्षित भएकोछ । स्पष्टतः अहिलेका खगोलविद्हरू ब्रह्माण्ड निर्माणको भौतिक तथा रासायनिक प्रक्रियाको अध्ययनमा जुटेका छन् । खगोल विज्ञानको इतिहास केलाउने हो भने हामीले प्राचीन सभ्यतासम्म पुरै पर्दछ । [प्र. नं. ५(क), २०६९]
- उत्तर: विज्ञान वि+ज्ञान
 महत्व महत् + त्व
 उपलब्धि उप + लब्धि
 ब्रह्माण्डीय ब्रह्माण्ड + ईय
 निर्माण निर + माण
 रासायनिक रसायन + इक
- (ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नु होस् र द्वित शब्दमा दोहेरिएका अंश छुट्ट्याउनु होस् :
 भाइमाराहरू आ-आफ्नो सुखप्राप्तिका लागि आराम कुर्सीमा बसी देशहितका कुरा गर्न पनि पछि पैदैनन् । घरघरमा रहेका बुद्धिसुद्धि नभएका मानिसलाई समाज बहिस्कृत गर्न नसक्दा नेपाली जनताको घरजम उजाडियो । यो चाला गाईजात्रा

साइजात्रा जस्तै हो भने कर्तव्यनिष्ठ मानिसका अभावमा मानिसको चरित्र निर्माणमा कठिनाइ उत्पन्न भएको छ । देशभूत नेपाली दाजुभाइले आपसमा मिलेर समाजका निर्लज्ज र दुइजिब्रे चरित्रका मानिसलाई कानुन बमोजिम नड्याएर चौबाटोमा उभ्याउन सक्ने हो भने आम जनताले सन्तोषको सास फेर्ये ।

[प्र. नं. ५(ख), २०६९]

उत्तरः समस्त शब्द**विग्रह****भाइमारा****भाइलाई मारा****निर्लज्ज****लाज नभएको****चौबाटो****चार ओटा बाटाको समूह****द्वित्व शब्द****आफ्नो + आफ्नो****आ-आफ्नो****घरघर****घर + घर****गाईजात्रा साइजात्रा****गाईजात्रा + गाईजात्रा**

(ग)

तलको अनुच्छेदबाट छ ओटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नु होस् ।

विद्यालय विद्यार्थीहरूको जान आर्जन गर्ने मुख्य थलो हो । उनीहरूले विद्यालय नियमित गई महरि समानका गुरुहरूबाट जीवनोपयोगी एवम् व्यावहारिक जान आर्जन गरी आप्नो भविष्य उज्ज्वल बनाउने तरफ यथेष्ट ध्यान दिनु पर्ने हुन्छ । यद्यपि हिजोआजका आधुनिक भनाउँदा विद्यार्थीहरूको चन्चले मन पढाइतर्फ नगई सदैव मोबाइल, इन्टरनेट आदितर्फ आकर्षित हुनुलाई कदापि रामो मान्न सकिन । यसबाट न आपना सन्तानको सुखद भविष्य देख्न अभिभावकको उद्देश्य पूरा हुन्छ न देशले भविष्यमा उन्नतिको मार्गमा सही ढण्डाले पाइला चालन सक्छ ।

[प्र. नं. ५(ग), २०६९]

उत्तरः विद्यालय**विद्या + आलय****विद्यार्थी****विद्या + अर्थी****महरि****महा + ऋषि****जीवनोपयोगी****जीवन + उपयोगी****यथेष्ट****यथा + इष्ट****यद्यपि****यदि + अपि**

१४. कुनै एक प्रश्नको उत्तर दिनु होस् :

(क) तलको अनुच्छेदमा रहेको एक वचन कर्तालाई वहु वचनमा फेरी अन्य आवश्यक परिवर्तन पनि गर्नु होस् :

मेरो भाइ बेलायत गयो । उसले त्यहाँ पाँच वर्ष पढ्ने छ । त्यसपछि ऊ नेपाल फर्कने छ । विमान स्थलमा उसको साथीले भव्य स्वागत गर्ने छ । ऊ डड पर्ने छ र फेरि विदेश जाने छैन ।

[प्र. नं. ६(क), २०६९]

उत्तरः मेरा भाइहरू बेलायत गए । उनीहरू त्यहाँ पाँच वर्ष पढ्ने छन् । त्यसपछि उनीहरू नेपाल फर्कने छन् । विमानस्थलमा उनीहरूका साथीले भव्य स्वागत गर्ने छन् । उनीहरू दह्ग पर्ने छन् र फेरि विदेश जाने छैनन् ।

(ख) तलको अनुच्छेदको प्रथम पुरुष कर्तालाई द्वितीय पुरुष कर्तामा बदली अन्य आवश्यक परिवर्तन पनि गर्नु होस्:
म नेपाली हुँ। सगरमाथा मेरो गौरव हो। म त्यसको शिखरमा पुग्न सकेको छैन। कहिले त्यहाँ पुर्ण भन्ने मलाई लागि रहेको छ। अहिलेसम्म अवसर पाउन भने मैले सकेको छैन।

[प्र. नं. ६(ख), २०६९]

उत्तर: तिमी नेपाली है। सगरमाथा तिझो गौरव हो। तिमी त्यसको शिखरमा पुग्न सकेका छैनौ। कहिले त्यहाँ पुर्ण भन्ने तिमीलाई लागि रहेको छ। अहिलेसम्म अवसर पाउन भने तिमीले सकेको छैन।

१५. कुनै एक प्रश्नको उत्तर दिनु होस्: ६

(क) 'ले', 'लाई', 'द्वारा', 'बाट', 'देखि' र 'मा' विभक्ति लागेका भिन्न भिन्न कारकको प्रयोग भएका छ ओटा वाक्यमा आफूले देखेको कुनै सङ्क दुर्घटनाका बारेमा वर्णन गर्नु होस्।

[प्र. नं. ७(क), २०६९]

(ख) तलको अनुच्छेदका वाक्यलाई सङ्क भिन्न भिन्न कारकको प्रयोग भएका छ ओटा वाक्यमा आफूले देखेको कुनै सङ्क दुर्घटनाका बारेमा वर्णन गर्नु होस्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले थुप्रै कविता लेखेको छ। उसले केही कथाहरू समेत रचेका छन्। उनले एउटा उपन्यास पनि लेखेको छ। उनले निकै रामा निबन्धहरू पनि लेखेको छ। उनले लेखेका ती निबन्धहरू निजात्मक खालका छ। नेपाली साहित्यका विभिन्न विधाको रचना गर्ने उनी महान् प्रतिभा हो।

[प्र. नं. ७(ख), २०६९]

उत्तर: महाकवि लक्ष्मीप्रसाद देवकोटाले थुप्रै कविता लेखेका छन्। उनले केही कथाहरू समेत रचेका छन्। उनले एउटा उपन्यास पनि लेखेका छन्। उनले निकै रामा निबन्धहरू पनि लेखेका छन्। उनले लेखेका ती निबन्धहरू निजात्मक खालका छन्। नेपाली साहित्यका विभिन्न विधाको रचना गर्ने उनी महान् प्रतिभा हुन्।

१६. कुनै दुई प्रश्नको उत्तर दिनु होस्: २×४=८

(क) तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्यमा परिवर्तन गर्नु होस्।

मैले हिमालका सुन्दर भर्ना देखेँ र त्यहाँका सुन्दर हिमाल पनि देखेँ। म त्यो सुन्दरता देख्दा रोमाञ्चित पनि भएँ र उत्साही पनि भएँ। जब म पहाडका चुचुरा टेक्न थाल्दु तब म हिमालकै गीत गाउन थाल्दु। पानीले हिमालको परिचय दिन्छ र नेपालको पनि परिचय दिन्छ।

[प्र. नं. ८(क), २०६९]

उत्तर: मैले हिमालका सुन्दर भर्ना देखेँ। मैले त्यहाँका सुन्दर हिमाल पनि देखेँ। म त्यो सुन्दरता देख्दा रोमाञ्चित पनि भएँ। म उत्साही पनि भएँ। म पहाडका चुचुरा टेक्न थाल्दु। म हिमालकै गीत गाउन थाल्दु। पानीले हिमालको परिचय दिन्छ। पानीले नेपालको पनि परिचय दिन्छ।

(ख) आवश्यक कुरा थपघट गरेर तलका वाक्यहरूलाई वाच्य परिवर्तन गर्नु होस्:

यसपालिको जाडोमा पनि बनभोजका लागि नगरकोट गइयो। दुईओटा बस लगियो। त्यहाँ मिठा मिठा खानेकुरा खाइयो। साथीहरूसँग मजाले नाचियो। साथीहरूलाई रमाइला चुट्किला सुनाएर हँसाइयो। हिमाली दृश्यहरूको अबलोकन पनि गरियो। अबेरसम्म बसेर भए पनि सूर्यास्तको रमणीय दृश्य हेरियो। भफ्मबक साँझ परेपछि काठमाडौंतिर फिरियो।

[प्र. नं. ८(ख), २०६९]

उत्तर: यसपालिको जाडोमा पनि बनभोजका लागि नगरकोट गाईयो। दुईओटा बस लगायो। त्यहाँ मिठा मिठा खानेकुरा खाईयो। साथीहरूसँग मजाले नाच्यो। साथीहरूलाई रमाइला चुट्किला सुनाएर हँसाए। हिमाली दृश्यहरूको अबलोकन पनि गन्यो। अबेरसम्म बसेर भए पनि सूर्यास्तको रमणीय दृश्य हेर्यो। भफ्मबक साँझ परेपछि काठमाडौंतिर फिर्यो।

(ग) तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नु होस् :

नानीथकुँले यति भनिन् । नानीथकुँ फेरि माथि उक्लिन् । डाक्टर गोदत्त प्रसाद पनि बडो खिन्न भए । उनी घरतिर फर्किए । [प्र. नं. द(ग), २०६९]

उत्तर: नानीथकुँले यति भनेर उनी फेरि माथि उक्लेपछि डाक्टर गोदत्त प्रसाद पनि बडो खिन्न भएर घरतिर फर्किए ।

१७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।

(क) तल दिइएका वर्णहरूको उच्चारण स्थान र घोषत्व छुट्ट्याउनु होस्:

ख, ख्, ध, फ, य

[प्र. नं. १(क), पूरक परीक्षा २०६९]

उत्तर: वर्ण उच्चारण स्थान

ख	कपठ्य	घोषत्व
भ	बन्तभूलीय	सधोष
ध	बन्त्य	सधोष
फ	ओस्य	अधोष
य	तालंब्य	सधोष

(ख) तल दिइएका शब्दको अक्षर संरचना र सङ्ख्या समेत देखाउनु होस्:

[प्र. नं. १(ख), पूरक परीक्षा २०६९]

फिर, फाटो, शैशव, पञ्चरत्न, अविवाहिता ।

उत्तर:

शब्द

उच्चारण

अक्षर संरचना

अक्षर सङ्ख्या

फिर

फिर्

झइर्

एक अक्षर

(व्यस्वव्य)

फाटो

फा+टो

फ़ा, टौ

दुई अक्षर

(व्यस्व, व्यस्व)

शैशव

सै+शैव

सै, सैव्

दुई अक्षर

(व्यस्व, व्यस्वव्य)

पञ्चरत्न

पन्+च+रत्+न

पञ्च, च, रत्, न

चार अक्षर

(व्यस्वव्य, व्यस्व, व्यस्वव्य,

व्यस्व)

१८. शुद्ध गरी पुनर्लेखन गर्नु होस् :

नेपाली पर्यटक दिनदिनै सौराहा प्रति आकर्षित हुदैछन् । यसमा सबै खुसी छन् । यहाँ बसैँभरि धुम्न सकिन्छ विशेषतः असोजदेखि पुससम्म राम्रो निकुञ्जका जीव जन्तु जोगाउनु सबैको कर्तव्य हुन् । [प्र. नं. २, पूरक परीक्षा २०६९]

उत्तर: नेपाली पर्यटक दिनदिनै सौराहाप्रति आकर्षित हुँदै छन् । यसमा सबै खुसी छन् । यहाँ बसैँभरि धुम्न सकिन्छ । विशेषतः असोजदेखि पुससम्म राम्रो निकुञ्जका जीवजन्तु जोगाउनु सबैको कर्तव्य हो ।

१९. तलको अनुच्छेदमा रेखाइकित पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नु होस् :

महान् भावनाको कदर गर्ने विद्वानहरू पूजनीय हुन्छन् र उनीहरूको आदर्श प्रेरणादायी हुन्छ यस्ता व्यक्तिहरूको व्यवहारले धेरैलाई प्रभावित गरेर उत्कृष्टता प्रदर्शन गर्नु अद्वितीय सफलता हो । [प्र. नं. ३, पूरक परीक्षा २०६९]

उत्तर: महान् = विशेषण

र = संयोजक

उनीहरू = सर्वनाम

हुन्छ = क्रियापद

व्यवहार = नाम

गरेर = क्रियायोगी

२०. तलको अनुच्छेदबाट दुई दुई ओटा तत्सम र आगान्तक शब्द खोजी लेख्नु होस् । २
 ओजोन भनेको अविसजन परमाणुका बहुरूपीय अवस्थामध्ये एक हो । माधित्तो वायुमण्डलमा ओजोनको उत्पादन, सौर्य परावैज्ञानि, किरणद्वारा अविसजनको प्रकाश विच्छेदनको प्रक्रियाबाट हुन्छ भने, तल्लो वायुमण्डलमा नाइट्रोजन अक्साइडको उपस्थितिमा मिथेन, कार्बन मोनोअक्साइड तथा हाइड्रोजनको अक्सीकरणद्वारा हुन्छ ।

[प्र. नं. ४, पूरक परीक्षा २०८९]

उत्तर: तत्सम शब्द

आगान्तक शब्द

उत्पादन

अविसजन

प्रक्रिया

हाइड्रोजन

२१. कुनै दुई प्रश्नको उत्तर दिनु होस् : २×३=६

(क) तलको अनुच्छेदबाट छ ओटा उपसर्ग व्युत्पन्न शब्द र छ ओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी लेख्नु होस् ।
 नेपाली उद्योगहरूले गुणस्तरीय उत्पादन गर्न सकेका छैनन् भन्ने गुनासाहरू उपभोक्ताबाट प्रशस्त मात्रामा सुनिन्दृन् । यस्ता गुनासाहरू सुनेर दीर्घकालीन समाधान गर्ने आधिकारिक निकायको भने उपयुक्त सोचाइ पाइदैन ।

[प्र. नं. ५(क), पूरक परीक्षा २०८९]

उत्तर: उपसर्ग व्युत्पन्न शब्द

प्रत्यय व्युत्पन्न शब्द

उद्योग

नेपाली

उत्पादन

गुणस्तरीय

उपभोक्ता

सुनेर

समाधान

दीर्घकालीन

निकाय

आधिकारिक

उपयुक्त

सोचाइ

(ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित्व शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नु होस् र द्वित्व शब्दमा दोहोएको अंश छुट्टियाउनु होस् ।
 प्रत्येक असल गृहीणीले आ-आफ्ना घरमा आएका परपाहुनाको उचित सत्कार गर्नु पर्छ । छरछिमेकी र इष्टमित्रिसित सुसम्बन्ध कायम गरी घरघरमा मानवोचित व्यवहार गर्नु पर्छ । ऐचौपैचो र लेनदेनमा इमानदार बन्नु पर्छ । सुखदुःख जे जस्तो भए पौनि घरमुली कहिलै आतिनु हुँदैन ।

[प्र. नं. ५(ख), पूरक परीक्षा २०८९]

उत्तर: समस्त शब्द

विग्रह

इष्टमित्र

इष्ट र मित्र

सुखदुःख

सुख र दुःख

घरमुली

घरको मुली

द्वित्व शब्द

आ-आफ्ना

आफ्ना

छरछिमेकी

छिमेकी

ऐयोपैचो

पैचो

(ग) तलको अनुच्छेदबाट छ ओटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नु होस् ।

वैज्ञानिक उन्नतिको एउटा पाटो अत्याधुनिक हातियार निर्माण प्रनि हो । यस्ते सामरिक खरखजानाको विरिवारी निर्माण एर मानवीय सद्भावलाई विश्वोलेको छ ।

[प्र. नं. ५(ग), पूरक परीक्षा २०८९]

उत्तर: वैज्ञानिक = विज्ञान + इक

अत्याधुनिक = अति + आधुनिक

हातियार = हात + इयार

यस्ते = यस + ले

सामरिक = समर + इक

मानवीय = मानव + ईय

२२. कुनै एक प्रश्नको उत्तर दिनु होस् : ५
 (क) तलका अनुच्छेदमा रहका वाक्यलाई सामान्य आदरमा परिवर्तन गरी पुनर्लेखन गर्नु होस् :

आज विहान उहाँहरू बजार जानु भएको थियो । बजारमा नगर प्रमुख पनि उपस्थित हुनु हुन्थ्यो । उहाँसित एउटी सानी केटी पनि थिई । त्यो केटी सहरको एउटा विद्यालयमा पढादि रहिछे । उहाँहरूले बजार जानुको प्रयोजन बताउन भयो । [प्र. नं. ६(क), पूरक परीक्षा २०६९]

उत्तर: आज विहान उनीहरू बजार गएका थिए । बजारमा नगर प्रमुख पनि उपस्थित थिए । उनीसित एउटी सानी केटी पनि थिइन् । ती केटी सहरको एउटा विद्यालयमा पढादि रहिछन् । उनीहरूले बजार जानुको प्रयोजन बताए ।

(ख) तल दिइएको अनुच्छेदलाई आवश्यक वाक्य ढाँचा सहित पूर्ण भूत कालमा परिवर्तन गरी लेख्नु होस् :

तिम्रा दिदीहरू सहरमा पढ्ये । उनीहरूले पढाइमा निकै विकास गरे । उनीहरूले उच्च शिक्षाका निम्नि छात्रवृत्ति पनि पाए । उनीहरू डाक्टर भएर गाउँ फर्किए । गाउँलेहरूले उनीहरूलाई अभिनन्दन गरे । [प्र. नं. ६(ख), पूरक परीक्षा २०६९]

उत्तर: तिम्रा दिदीहरूले सहरमा पढ्ये । उनीहरूले पढाइमा निकै विकास गरेका थिए । उनीहरूले उच्च शिक्षाका निम्नि छात्रवृत्ति पनि पाएका थिए । उनीहरू डाक्टर भएर गाउँ फर्किएका थिए । गाउँलेहरूले उनीहरूलाई अभिनन्दन गरेका थिए ।

२३. कुनै एक प्रश्नको उत्तर दिनु होस् : ६

(क) कर्ता कर्म आदि सबै कारक पर्ने गरी आफूले अवलोकन गरेको पुस्तक प्रदर्शनीको ६ वाक्यमा वर्णन गर्नुहोस् र प्रयोक्त कारकमा रेखाङ्कन समेत गर्नु होस् ।

[प्र. नं. ७(क), पूरक परीक्षा २०६९]

उत्तर: मैले बत्तीसाँ बृहत् पुस्तक प्रदर्शनी हरें मौका पाएँ । मलाई विधि प्रकारका पुस्तक हरें मौका मिल्यो । त्यहाँ थुप्रै पुस्तकहरू गाडीबाट ल्याइएका थिए । पाठकका निम्नि अनेक विधाका पुस्तकहरू प्रदर्शनीमा राखिएका थिए । त्यहाँ नेपाली प्रकाशन मात्र नभएर भारत, बेलायत आदि मुलुकबाट ल्याइएका थिए । कांठमाडाँको प्रदर्शनीमार्गमा सञ्चालित बृहत् पुस्तक प्रदर्शनी एक हितासम्म चल्ने कुरा पनि मैले त्यहाँ जाँदा थाहा पाए ।

(ख) तलको अनुच्छेदका वाक्यहरूलाई सङ्घर्षि मिलाई पुनर्लेखन गर्नु होस् :
 गाउँको सामुदायिक अस्पतालमा विदेशी डाक्टरहरू आउँछन् रे । मैले पनि आमाको स्वास्थ्य परीक्षण गराउने विचार गन्यो । के तिमीहरू पनि त्यो डाक्टरहरूसित जचाउँछन् । मेरा छिमेकीले त जचाउने भनेका छ । राम्रो परीक्षण र उपचार हुने भयो ।

[प्र. नं. ७(ख), पूरक परीक्षा २०६९]

उत्तर: गाउँको सामुदायिक अस्पतालमा विदेशी डाक्टरहरू आउँछन् रे । मैले पनि मेरी आमाको स्वास्थ्य परीक्षण गराउने विचार गरैँ । के तिमीहरू पनि ती डाक्टरहरूसित जचाउँछौ ? मेरा छिमेकीले त जचाउने भनेका छन् । राम्रो परीक्षण र उपचार हुने भयो ।

२४. कुनै दुई प्रश्नको उत्तर दिनु होस्: २X४=८

(क) तलका वाक्यहरूलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गर्नुहोस् :

आज धारामा पानी आएन । दिवीले धारामा कुर्नु पत्तो । पानी नउमाली खानु राम्रो होइन । गाउँमा पानीको समस्या छैन । सहरमा पानीको समस्या छ । पानीको समस्या समाधान गर्न सकिन्छ । दैनिक पानीकै बारिमा धेरै समय बिताउनु परेको छ ।

[प्र. नं. ८(क), पूरक परीक्षा २०६९]

उत्तर: आज धारामा पानी आयो । दिवीले धारामा कर्नु परेन । पानी उमाली खानु रामो हो । गाउँमा पानीको समस्या छ । सहरमा पानीको समस्या छैन । पानीको समस्या समाधान गर्न सकिन्न । दैनिक पानीकै बारेमा धेरै समय बिताउनु परेको छैन ।

(ख) तलका वाक्यहरूलाई आठोटा सरल वाक्यमा छुट्याउनु होस् :

एक रात कृष्ण रायले खाना खाए अनि विश्वयौनामा पर्ने । कृष्ण रायले जीवनमा धेरै समस्या भेल्नु पन्यो तापनि उनलाई सबैले सफलै देखेका थिए । कृष्ण रायको कुनै बैरी थिएन जुन उनको सन्तोषको ठूलो कारण थियो । जतिखेर कृष्ण राय जीवन सम्बन्धी सन्तुष्टिको अनुभव गरिरहेका थिए त्यति खेर उनीमाथि लढ्ठीको प्रहार पन्यो ।

[प्र. नं. द(ख), पूरक परीक्षा २०६९]

उत्तर: एकरात कृष्ण रायले खाना खाए । कृष्ण राय विश्वयौनामा पर्ले । कृष्ण रायले जीवनमा धेरै समस्या भेल्नुपन्यो । उनलाई सबैले सफलै देखेका थिए । कृष्ण रायको कुनै बैरी थिएन । यो उनको सन्तोषको ठूलो कारण थियो । कृष्ण राय जीवन सम्बन्धी सन्तुष्टिको अनुभव गरिरहेका थिए । कृष्ण रायमाथि लढ्ठीको प्रहार पन्यो ।

(ग)

तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नु होस् ।

हामी फाटफुट बादलका टुक्राहरूलाई हेर्न थाल्दैर्थ्यो । ती कपासका फुलहरू छरिए भैं थिए । ती हावाको गतिसंगै यता र उति खेल्ये । त्यो नौलो अनन्तमा ती छिनछिनमा रूप बदल्ये ।

[प्र. नं. द(ग), पूरक परीक्षा २०६९]

उत्तर:

हामी फाटफुट बादलका टुक्राहरूलाई हेर्न थाल्दा ती कपासका फुलहरू छरिए भैं थिए र ती हावाको गतिसंगै यताउति खेल्दा तिनले नौलो अनन्तमा छिनछिनमा आफ्नो रूप बदल्ये ।

२५.

कुनै एक प्रश्नको उत्तर दिनु होस् ।

(क)

तल दिइएका वर्णहरूको घोषत्व र प्राणत्व चिनाउनु होस्:

५

[प्र. नं. १(क), २०७० 'C']

क, ठ, ल, फ, ह

उत्तर:

क - अधोष, अल्पप्राण

ठ - अधोष, महाप्राण

ल - सधोष, अल्पप्राण

फ - अधोष, महाप्राण

ह - सधोष, महाप्राण

(ख)

तल दिइएका शब्दको अक्षर संरचना देखाई अक्षर सङ्घर्ष्या समेत देखाउनु होस्:

[प्र. नं. १(ख), २०७० 'C']

शैशव, फनफनी, परीक्षा, आनन्दपूर्वक, त्क

उत्तर:

शब्द

शैशव

फनफनी

परीक्षा

आनन्दपूर्वक

उ

उच्चारण

सै+सब्

फन+फ+नि

प+रिक+ष्या

आ+नन्+द+पुर+बक्

उ

अक्षर संरचना

सै, सैब्

(व्यस्त्व, व्यस्त्वब्य)

फ+अन्, फ-, नह-

(व्यस्त्व, व्यस्त्व, व्यस्त्व)

प॒अ, र॒इक, छ॒थ्या

(व्यस्त्व, व्यस्त्वब्य, व्यस्त्व)

आ, न॒अन्, द॒अ, प॒उर, ब॒अक्

(स्व, व्यस्त्वब्य, व्यस्त्व,

व्यस्त्व, व्यस्त्वब्य)

अक्षर सङ्घर्ष्या

दुई अक्षर

तिन अक्षर

तिन अक्षर

पाँच अक्षर

एक अक्षर

२६. शुद्ध गरी पुनर्लेखन गर्नु होस् : ५
उसले भन्यो हिजो आज त माशु खान पनी डर लाग्छ । कतै गिद्दलाई समेत मार्ने विषादी त छैन [प्र. नं. २, २०७० 'C']
- उत्तर: उसले भन्यो "हिजो आज त माशु खान पनी डर लाग्छ । कतै गिद्दलाई समेत मार्ने विषादी त छैन ।"
२७. तलको अनुच्छेदबाट दुई दुई ओटा तत्सम र आगान्तुक शब्द खोजी लेख्न होस् : ३
यो सहरको स्पष्टिले यस शरीरलाई क्रूर बनाए पनि मन भने तिमीले जस्तो बनाइ दिएकी छौ त्यस्तै छ । [प्र. नं. ३, २०७० 'C']
- उत्तर: यो = विशेषण शरीर = नाम
क्रूरप = क्रियायोगी पनि = निपात
तिमी = सर्वनाम छ = क्रियापद
२८. तलको अनुच्छेदबाट दुई दुई ओटा तत्सम र आगान्तुक शब्द खोजी लेख्न होस् : २
विचार गर्दागर्दै अनायास कृपा रायले रेलको ढव्वामा भएको भैफगाडा सम्झे- हाटमा तिनीद्वारा धक्का खाई लडेको एउटा बृद्धलाई सम्झे, तिनले निकालि दिएका नोकरहरूलाई सम्झे । [प्र. नं. ४, २०७० 'C']
- उत्तर:** तत्सम शब्द आगान्तुक शब्द
- विचार** = रेल
दुई = धक्का
कुनै दुई प्रश्नको उत्तर दिनु होस् : २X३=६
(क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनु होस् :
उपसर्ग: प्र, अनु, वे
प्रत्यय: इन, तब्य, एली [प्र. नं. ५(क), २०७० 'C']
- उत्तर:** उपसर्गः
- प्र = प्रयोग
अनु = अनुवाद
वे = वेइमान
प्रत्ययः
इन = नवीन
तब्य = कर्तव्य
एली = जुनेली
(ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित्र शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नु होस् : २ र द्वित्र शब्दमा दोहोरिएका अंश छुट्टाउनु होस् :
आजभोलि अस्तोपत्तोबिना तै सत्ता प्राप्ति र सत्ता बहिर्भासनका आआफ्ना कुराले छराछिमेकमा भैफगाडा हुने गरेको छ । हाम्रा कामकाज केही नभएका भान्दाव्याहारिं यस कुराबाट बेखबर भई चौबाटोमा उभिएर निर्लज्ज दुर्जित्रे कुरा गर्दै सबैलाई हँसाउन व्यस्त छन् । [प्र. नं. ५(ख), २०७० 'C']
- उत्तर:** समस्त शब्द विग्रह
- आजभोलि = आज र भोलि
भान्दाव्याहारिं = भानिज बाइ
चौबाटोहरू = चारओटा बाटोको सम्झौ
द्वित्र शब्द = अस्तोपत्तो
अस्तोपत्तो = पत्तो
आआफ्ना = इनी आफ्नामा भैफगाडा

(ग) तलको अनुच्छेदबाट छ ओटा सन्धियुक्त शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नु होस् :

नेपाल धुम्न आएका पर्यटकहरू नेपालीहरूको स्वागत, सत्कार र आतिथ्यलाई पाएर अत्यन्त प्रसन्न हुई हैसिलो अनुहार लगाई आफ्नो मुलुक फर्कन्छन् भनेर मैले उल्लाई भनें । [प्र. नं. ५(ग), २०७० 'C']

उत्तर: आएका = आउ + एका

पर्यटक = परि + अद् + अका

स्वागत = सु + आगत

आतिथ्य = अतिथि + य

पाएर = पाउ + एर

अत्यन्त = अति + अन्त

३०. कुनै एक प्रश्नको उत्तर दिनु होस् :

(क) तलको अनुच्छेदमा रहेका बहु वचनलाई एक वचन र एक वचनलाई बहु वचनमा परिवर्तन गर्नु होस् :

मेरा साथीहरू कलेज पढन सहर गए । म चाहिँ गाउँका मायाले यहाँ पढन थालै । उनीहरू सहरमा धुवाँधुलो खाएर बसेको छन् । म गाउँको स्वच्छ हावापानीमा रमाइ रहेको छु । आखिर पढाइ त उनीहरूको र मेरो एउटै त हो नि ।

[प्र. नं. ६(क), २०७० 'C']

उत्तर: मेरो साथी कलेज पढन सहर गयो । हामी चाहिँ गाउँका मायाले यहाँ पढन थाल्यौं । ऊ सहरमा धुवाँधुलो खाएर बसेको छ । हामी गाउँको स्वच्छ हावापानीमा रमाइ रहेका छाँ । आखिर पढाइ त उसको र हात्रो एउटै हो नि ।

(ख) तलको अनुच्छेदमा प्रयुक्त सामान्य वर्तमान कालका क्रियालाई अभ्यस्त भूतकालमा परिवर्तन गरी आवश्यक वाक्य ढाँचा सहित पुनर्लेखन गर्नु होस् ।
गोविन्द छुट्टीमा घर जान्छ । ऊ बुवाआमालाई भेट्दछ । ऊ धेरै खुसी हुन्छ । केही समय ऊ गाउँ पनि डुल्छ । कलेज लागेपछि ऊ घरबाट डेरा फर्कन्छ ।

[प्र. नं. ६(ख), २०७० 'C']

उत्तर: गोविन्द छुट्टीमा घर जान्थ्यो । ऊ बुवाआमालाई भेट्दथ्यो । ऊ धेरै खुसी हुन्थ्यो । केही समय ऊ गाउँ पनि डुल्थ्यो । कलेज लागेपछि ऊ घरबाट डेरा फर्कन्थ्यो ।

३१. कुनै एक प्रश्नको उत्तर दिनु होस् :

(क) तलको अनुच्छेदमा रेखाङ्कित शब्दहरू कुन कुन कारकका हुन् ? पहिचान गरी लेख्नु होस् :

[प्र. नं. ७(क), २०७० 'C']

भोली बोकेर घरघर छुल्दै आँगनमा आएको जोगीलाई आमाले बटुकाबाट
भोलीमा भिक्षा दिएपछि ऊ त्यहाँबाट अर्को घरमा गयो र फेरि पैसा मार्ग थाल्यो ।

उत्तर: भोली = कर्म घरघर = अधिकरण
आँगनमा = अधिकरण जोगीलाई = सम्प्रदान
आमाले = कर्ता बटुकाबाट = करण
भोलीमा = अधिकरण भिक्षा = कर्म
ऊ = कर्ता त्यहाँबाट = अपादान
घरमा = अधिकरण पैसा = कर्म

(ख) तलका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नु होस् । यसपालि सुमित्रा अमेरिकाबाट गाउँ आयो । मैले उसलाई भेट्नु पायो । ऊ धेरै खुसी भयो । म पनि खुसी भइ । मैले उहाँलाई बजार धुमायो । ऊ फेरि अमेरिकै फर्कनु भयो । [प्र. नं. ७(ख), २०७० 'C']

उत्तर: यसपालि सुमित्रा अमेरिकाबाट गाउँ आई । मैले उसलाई भेट्न थाएँ । ऊ धेरै खुसी भई । म पनि सुखी भएँ । मैले उसलाई बजार धुमाएँ । ऊ फेरि अमेरिकै फर्की ।